



Namaste from Peace Corps/Nepal!

As we round out the year 2023, we reflect on the remarkable progress this year, most specifically the successful return of Peace Corps Volunteers to Nepal after a three-year hiatus caused by the COVID-19 pandemic. In August, 21 English education and food security Volunteers swore in at a ceremony in Kathmandu and moved to their permanent sites in five districts of Bagmati and Gandaki provinces. Importantly during the year, Peace Corps and the Government of Nepal renewed our joint commitment to the program by finalizing an important amendment to the 1962 bilateral agreement that modernized several administrative processes.

Looking forward to 2024, we expect two additional groups of Volunteers to start service: a group of two-year Volunteers arrive in January 2024 working in the education and agriculture sectors and the first ever group of shorter-term Response Volunteers arrive in May 2024 and will work in the areas of education technology, agriculture at the university level, and tourism promotion.

We look forward to continued collaboration with our partners at the government of Nepal and in the communities where Volunteers serve.

Troy Kofroth, Country Director, Peace Corps/Nepal

Peace Corps Volunteers are Back in Nepal



Dec. 24 — Today marks the completion of the 4th month of the return of Peace Corps Volunteers in Nepali communities. On August 24, U.S. Ambassador Thompson swore in 21 PCVs to begin their two-year service in Nepal. Between June and August, the Volunteers underwent 11 weeks of intensive language and cross-cultural and technical training, to prepare for the next two years living in local communities.

As English Education Teachers and Food Security Volunteers, the PCVs are collaborating with their local counterparts in promoting English Education at the government schools and expanding improved agriculture and nutrition practices to rural communities.



PEACE CORPS

Established in 1961 by John F. Kennedy, President of the United States of America, Peace Corps is an international network of Volunteers, community members, host country partners, and staff who each have a unique service journey, defined by an enduring desire to learn, and grow. Since its establishment, the Peace Corps has been guided by a mission of world peace and friendship.

Peace Corps has been partnering with the government of Nepal and collaborating with Nepali communities and individuals since 1962. At the invitation of the government of Nepal, Peace Corps Volunteers work alongside community members on locally prioritized projects that build relationships, promote knowledge exchange, and make a lasting and measurable impact.

Nearly 4,000 Americans have come to serve as Volunteers in Nepal over the past 60 years.

Current Projects in Nepal

Peace Corps currently has two active projects in Nepal:



Education Volunteers teach Grades 4-8 English in rural or peri-urban government schools.



Food Security Volunteers work alongside host country counterparts to promote food and nutrition security of smallholder farming households with women of reproductive age.

Program Highlights (July – December 2023)

Government and community engagement: Our collaboration with multiple government ministries in Nepal, both at the Federal and Local levels, continued.


- In December, the governments of the US and Nepal renewed our joint commitment to the Peace Corps program by amending the 1962 bilateral agreement. The amendment—the first in more than 60 years—modernized several key administrative issues and allows the program to operate more efficiently into the future.
- Peace Corps/Nepal signed a Memorandum of Understanding (MOU) with the Ministry of Culture, Tourism and Civil Aviation to start a Tourism Peace Corps Program. The MOU has a period of performance for five years with the first group of Tourism Promotion Volunteers expected to arrive in May.



Virtual Service Pilot Project: Peace Corps continued to offer Virtual Service Pilot (VSP) project support to Nepali communities. In the VSP projects, U.S.-based participants partnered with Nepali counterparts to complete assignments requested by Nepali counterparts. Over the last six months, we completed three, 12-week long VSP projects in the education and agricultural sectors reaching out to four schools and one local nutrition facilitator. VSP programs in Nepal are aimed at collaborating with government schools and leader farmers in interested communities where Volunteers could not be physically present. This innovative approach transforms returned Peace Corps Volunteers into VSP participants, dedicating five to fifteen hours per week to virtual engagement with Nepali counterparts. Click [HERE](#) to know more about the VSP Program.



Staff-Led Development Activities: Peace Corps staff made demonstrable contributions to Nepal's development by working directly with various Nepali counterparts on 22 training and capacity building events benefitting more than 700 participants. As one example, staff trained 39 counterparts from Surkhet and Arghakhanchi districts on key aspects of beekeeping, mushroom cultivation, nutritional needs for women of reproductive age, and agriculture-based income generating activities during a three-day event in Nepalgunj. More than 80% of the total participants reported applying the skills to their day-to-day tasks.



Other Initiatives:

- **Response Program:** Peace Corps/Nepal will be receiving the first group of 6-8 Response Volunteers (PCRVs) in May 2024. The Response Program in Nepal will be promoting economic development through tourism promotion, enhancing research activities at Agriculture colleges, and supporting information technology (IT) initiatives at government schools. Currently, we are reviewing the Volunteer applications, while the placement sites in Nepal have been finalized. This new program will bring Volunteers with more specialized experience to complete short-term, high-impact service assignments, usually between 3 to 12 months. Click [HERE](#) to know more about the Response Program.
- **Environment Focus:** Given Nepal's vulnerability to climate change impacts, Peace Corps/Nepal is seeking to integrate environment programming into our work, either in existing projects or potentially a new project. We conducted a project feasibility study in collaboration with the concerned government ministries and Peace Corps/ Washington. Once approved, we aim at developing the project framework and implementation guidelines for Environment activities for Volunteers, with the Volunteers expected to arrive in 2025.

Volunteer Corner



Click [HERE](#) to read the story from our Returned Peace Corps Volunteer, Aly Mashek (2019-2020), on her experience of Virtual Service Pilot Project—[Supporting Nepal's Agriculture from 7,000 Miles Away](#)



पीस कोरको तर्फबाट यहाँहरूलाई नमस्ते

सन् २०२३ मा हाम्रा उपलब्धिहरू उल्लेखनीय रहेका छन् । कोभिड १९ महामारीका कारण तीन वर्षको अन्तरालपछि पीस कोर स्वयंसेवकहरूको नेपालमा सफल पुनरागमन भएको छ । २०२३ को अगष्ट महिनामा २१ जना अङ्ग्रेजी शिक्षा र खाद्य सुरक्षाका स्वयंसेवकहरूले काठमाडौँमा आयोजित एक समारोहमा शपथ ग्रहण गरे । त्यसपछि उनीहरू बागमती र गण्डकी प्रदेशका पाँच जिल्लाहरूमा रहेका आफ्ना कार्य क्षेत्र तिर लागे । यस वर्ष पीस कोर र नेपाल सरकार बिचमा रहेको १९६२ को द्विपक्षीय सम्झौता नविकरण गरियो जसमा धेरै प्रशासनिक प्रक्रियाहरू सहज बनाइएको छ ।

सन् २०२४ मा थप दुई वटा समूहहरूले सेवा सुरु गर्ने अपेक्षा गरेका छौः खाद्य सुरक्षा र शिक्षामा दुई वर्षीय स्वयंसेवकहरूको एक समूह जनवरी २०२४ मा आउने छ र छोटो अवधिका रेस्पान्स स्वयंसेवकहरूको पहिलो समूह मे २०२४ मा आइपुग्ने छ । यी स्वयंसेवकहरू शिक्षा प्रविधि, विश्वविद्यालय स्तरमा कृषि र पर्यटन प्रवर्द्धनमा कामगर्ने छन् । हामी नेपाल सरकार र समुदायहरू स्तरका साझेदारहरूसँग निरन्तर सहकार्य गर्न तत्पर छौँ।

ट्रय कोफ्रोथ, राष्ट्रिय निर्देशक, पीस कोर नेपाल

पीस कोरका स्वयंसेवकहरू नेपाल फर्किएका छन्



डिसेम्बर २४: नेपाली समुदायमा पीस कोर स्वयंसेवकहरू फर्केर आएको चौथो महिना पूरा भएको छ । अगष्ट २४ मा अमेरिकी राजदूत थोम्पसनले २१ जना स्वयंसेवकहरूलाई नेपालमा दुई वर्ष सेवा सुरु गर्ने शपथ गराएका थिए । स्वयंसेवकहरूलाई जून देखि अगष्ट महिनासम्ममा ११ हप्ताको गहन भाषा, संस्कृति र प्राविधिक तालिम दिएर आउदो दुई वर्ष स्थानीय नेपाली समुदायमा बस्नको लागि तयार गरियो ।

अङ्ग्रेजी शिक्षा र खाद्य सुरक्षाका स्वयंसेवकहरूले स्थानीय सहकर्मीहरूसँग सहकार्य गर्दै सरकारी विद्यालयहरूमा अङ्ग्रेजी शिक्षालाई प्रवर्द्धन र ग्रामीण समुदायहरूमा कृषि र पोषणलाई विस्तार र प्रवर्द्धन गरिरहेका छन् ।



पीस कोर

पीस कोर संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जोन एफ. केनेडीद्वारा सन् १९६१ मा स्थापित भएको संस्था हो । यो स्वयंसेवकहरू, समुदायका सदस्यहरू, सम्बन्धित मुलुकका साझेदारहरू र कर्मचारीहरूको अन्तराष्ट्रिय संजाल हो जहाँ सिकने चाहना, प्रगति गर्ने इच्छा र सेवा गर्ने भावना विद्यमान हुन्छ । विश्वमा शान्ति तथा मित्रता प्रवर्द्धन गर्नु यो संस्थाको मुख्य उद्देश्य हो ।

सन् १९६२ देखि पीस कोर नेपालले नेपाल सरकारसँग साझेदारी गर्नुका साथै नेपाली समुदाय र व्यक्तिहरूसँग सहकार्य गर्दै आएको छ । नेपाल सरकारको निमन्त्रणामा आएका पीस कोरका स्वयंसेवकहरू समुदायका सदस्यहरूसँग मिलेर समुदायको प्राथमिकतामा राखिएका परियोजनाहरूमा काम गर्छन् जसले गर्दा उनीहरू बिचमा सम्बन्ध निर्माण हुने, ज्ञान आदानप्रदान हुने र प्रभाव दिगो रूपमा पर्ने गर्दछ ।

विश्वमा शान्ति तथा मित्रता प्रवर्द्धन गर्न, विगत ६० वर्षमा करिब ४,००० अमेरिकीहरूले नेपालमा स्वयंसेवकको रूपमा काम गरिसकेका छन् ।

पीस कोर नेपालका परियोजनाहरू

पीस कोर नेपालमा हाल दुई वटा परियोजनाहरू संचालनमा रहेका छन्:



शिक्षाका स्वयंसेवकहरू, कक्षा ४ देखि ८ सम्म ग्रामिण र अर्ध-सहरी क्षेत्रका सरकारी विद्यालयहरूमा अङ्ग्रेजी भाषा सिकाउँछन् ।



खाद्य सुरक्षाका स्वयंसेवकहरू, नेपाली समुदायसँग मिलेर साना कृषकहरूका खाद्य तथा पोषण सुधारमा काम गर्दछन् ।

कार्यक्रम प्रगति विवरण (जुलाई - डिसेम्बर २०२३)

सरकार र समुदायको संलग्नता: नेपालका संघीय र स्थानीय दुवै तहका विभिन्न सरकारी मन्त्रालयहरूसँग हाम्रो सहकार्य जारी रहयो ।

- अमेरिका र नेपाल सरकार बिचको सन् १९६२ मा भएको द्विपक्षीय सम्झौतालाई संशोधन गरी हाम्रो प्रतिबद्धतालाई नवीकरण गरियो। यो संशोधनले थुप्रै प्रशासनिक मुद्दाहरूलाई आधुनिकीकरण गरेको छ र कार्यक्रमलाई भविष्यमा अझ प्रभावकारी ढंगमा सञ्चालन गर्न अनुमति प्रदान गरेको छ ।
- पीस कोर नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग पर्यटन क्षेत्रमा कार्यक्रम गर्ने सम्झौता गरेको छ । यो कार्यक्रमको अवधि पाँच वर्ष रहेको छ र पहिलो समूह मे महिनामा आउने अपेक्षा गरिएको छ ।



भर्चुअल सत्रहरू: पीस कोरले भर्चुअल सर्भिस पाइलट कार्यक्रम (भि.एस.पी) संचालन गरेर नेपाली समुदायमा सहयोग प्रदान गर्दै आएको छ । भि.एस.पी कार्यक्रममा अमेरिकी सहभागीहरूले नेपाली समकक्षीहरूसँग भर्चुअल माध्यमबाट जानकारी आदान प्रदान गर्दछन् । विगत ६ महिना भित्र, हामीले शिक्षा र कृषि क्षेत्रमा तीन वटा , १२ हप्ता लामो भि.एस.पी परियोजना सम्पन्न गर्यौं जसमा चारवटा विद्यालय र एक जना स्थानीय पोषण सहजकर्ता सहभागी भएका थिए । स्वयंसेवकहरू उपस्थित नभएको अवस्थामा, सरकारी विद्यालयहरू र इच्छुक समुदायहरूका किसानहरूसँग सहकार्य गर्नु भि.एस.पी कार्यक्रमहरूको मुख्य उद्देश्य रहेको छ । थप जानकारीको लागि यो [लिङ्कमा](#) जानुहोला ।



कर्मचारीद्वारा संचालित क्रियाकलापहरू : पीस कोरकाद्वारा सञ्चालित २२ वटा क्षमता अभिवृद्धि कार्यक्रम मार्फत विभिन्न सहकर्मीहरूसँग प्रत्यक्ष रूपमा काम गर्दा ७०० भन्दा बढी सहभागीहरू लाभान्वित भएका छन् । जस मध्ये एउटा कार्यक्रममा सुर्खेत र अर्घाखाँची जिल्लाका ३९ जना कर्मचारीहरूलाई मौरीपालन, च्याउ खेती, प्रजनन उमेरका महिलाका लागि पोषणको आवश्यकता र कृषिमा आधारित आय आर्जनका बारेमा नेपालगञ्जमा आयोजित तीन दिने कार्यक्रममा तालिम दिइएको थियो । अनुगमनको क्रममा कुल सहभागीहरू मध्ये ८० प्रतिशत भन्दा बढीले दैनिक कार्यहरूमा आफूले सिकेका विषयहरू लागू गरेको पाइएको छ ।



अन्य पहलहरू:

- **रेस्पोन्स कार्यक्रम :** २०२४ सालको मे महिनामा, ६ देखि ८ जना पहिलो समूहको रेस्पोन्स स्वयंसेवकहरू नेपालमा आउनेछन् । नेपालमा रेस्पोन्स कार्यक्रमले पर्यटन प्रवर्द्धन मार्फत आर्थिक विकासलाई बढावा दिने, कृषि विश्वविद्यालयहरूमा अनुसन्धान विषयलाई बढाउने र सरकारी विद्यालयहरूमा सूचना प्रविधिको पहलहरूलाई सहयोग पुर्याउनेछन् । यस कार्यक्रममा, ३ देखि १२ महिनासम्मको छोटो अवधिभित्र प्रभावकारी सेवा प्रदान गर्नुपर्नेहुदा विशिष्ट अनुभव भएका स्वयंसेवकहरू आउँनेछन् । थप जानकारीको लागि यो [लिङ्कमा](#) जानुहोला ।
- **वातावरण परियोजना :** जलवायु परिवर्तनको प्रभावप्रति नेपालको संवेदनशीलतालाई ध्यानमा राख्दै, पीस कोर नेपालले वातावरणीय कार्यक्रमहरूलाई हाल चलि रहेको परियोजनामा एकीकृत गर्न या सम्भावित नयाँ परियोजना सुरु गर्ने पहल गरिरहेको छ । हामीले सम्बन्धित सरकारी मन्त्रालय र पीस कोर वासिङ्टनसँगको सहकार्यमा परियोजनाको सम्भाव्यता अध्ययन पनि गरिसकेका छौं । स्वीकृति पश्चात, वातावरण परियोजनाको ढाँचा र निर्देशिका तयार पार्ने र सन् २०२५ देखि वातावरण स्वयंसेवकहरूलाई नेपाल ल्याउने अपेक्षा गरेका छौं ।

Volunteer Corner



पीस कोर स्वयंसेवक एली मासेक (२०१९-२०२०) को भि.एस.पी परियोजनाको कथा पढन यो [लिङ्कमा](#) जानुहोला ।